



बर्जु गाउँपालिका
गाउँकार्यपालिकाको कार्यालय
अमाहिवेल्हा सुनसरी
१ नं. प्रदेश, नेपाल

१ नं. प्रदेश, नेपाल

विषय: ठेक्का प्रस्ताव आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति: २०७८।०६।२१ गते

प्रस्तुत विषयमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११, सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ को नियम ८४ बमोजिम यस बर्जु गाउँपालिका को वडा नं.६ अन्तरगत बर्जुताल भीत्रको माछापोखरीमा ढुंगा संचालन,चिल्ड्रेन पार्क तथा क्यान्टिनलाई ठेक्का बन्दोबस्त गरी संचालन गर्नुपर्ने भएकोले ईच्छुक व्यक्ति, फर्म वा कम्पनीले उल्लेखित शर्तको अधिनमा रहि तोकिएको मितिभित्र न्यूनतम अंकमा नघटाई गोप्य शिलबन्दी प्रस्ताव पेश गर्नु हुन सर्वसाधारण सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

तपसिल

ठेक्का नं.	विवरण	वडा नं	न्यूनतम कबोल अंक रु.	३ वर्षको जम्मा ठेक्का रु.	धरौटी रकम रु.	न्यूनतम ठेक्का अवधि
१/०७८-०७९	बर्जुताल क्षेत्रको पूर्व पट्टीको पोखरीमा ढुंगा संचालन (Boating)	बर्जु —६	प्रति वर्ष रु.३५१०००।- (अक्षरेपी तीनलाख एकाबन्न हजार मात्र)	१०५३०००।- (अक्षरेपी दशलाख त्रिपन्न हजार मात्र)	३१५९०।-	३ वर्ष
२/०७८-०७९	बर्जुताल क्षेत्रको चिल्ड्रेन पार्क संचालन	बर्जु ६	प्रति वर्ष रु .२०००००।- अक्षरेपी दुईलाख मात्र।-	६०००००।- अक्षरेपी छलाख मात्र	१८०००।-	३ वर्ष
३/०७८-०७९	क्यान्टिन संचालन	बर्जु ६	प्रति वर्ष रु.६००००।- अक्षरेपी चारलाख पचासहजार मात्र	१८००००।- अक्षरेपी एकलाख असीहजार मात्र	४५००।-	३ वर्ष

सूचनाको शर्तहरू

- प्रस्ताव फारम यो सूचना प्रकाशन भएको मितिले पन्ध्रौं (१५ औं) दिनसम्म नगदै रु १०००।- बुझाई यस कार्यालय बाट खरिद गरि लिनुपर्ने छ।
- खरिद भएको दरभाउपत्र सम्बन्धी कागजात (१६ औं) दिन दिनको १२:०० बजे सम्म बर्जु गाउँपालिकामा दर्ता गरि सक्नु पर्नेछ ।
- शिलबन्दी प्रस्ताव फारम साथ व्यक्तिको हकमा नागरिकताको फोटोकपी र फर्मको हकमा फर्म ईजाजतपत्रको प्रतिलिपि, आन्तरिक राजस्व कार्यालयबाट प्राप्त मु.अ.कर दर्ताको प्रतिलिपि र आ.व. २०७७/७७ को आयकर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने छ।
- प्रस्तावमा आफुले कबोल गरेको रकम अंक र अक्षरमा प्रष्ट बुझिने गरि उल्लेख गरेको हुनु पर्ने छ। अंक प्रष्ट नभएमा अक्षरलाई मान्यता दिईने छ। केरमेट भएमा टिपेक्स लगाउन पाईने छैन। दरभाउपत्र दाताले केरमेट भएको दुवै तर्फ दस्तखत गरेको हुनु पर्ने छ।
- धरौटी वापतको रकम यस गाउँपालिकाको राजस्व शाखामा नगद जम्मा गरी नगदी रसिद वा धरौटी खाता-हि.नं.२४३८५००१७६२८००५ एन.आई.सि.एसिया बैंक(बर्जु काउण्टर) मा नगद जम्मा गरि सक्लै बैंक भौचर प्रस्ताव साथ संलग्न राखी पेश गर्नु पर्ने छ।
- पेश हुन आएका शिलबन्दी प्रस्ताव सूचना प्रकाशन भएको सोह्रौं (१६ औं) दिनमा दिनको २.०० बजे प्रस्ताव दाता तथा प्रतिनिधिको रोहबरमा यस गाउँपालिकामा खोलिने छ। शिलबन्दी प्रस्ताव दाता अनुपस्थित भएमा पनि प्रस्ताव खोलनलाई कुनै बाधा हुने छैन। सबै भन्दा बढी प्रस्ताव अंक सकार गर्ने शिलबन्दी प्रस्ताव दाताका रितपूर्वकको शिलबन्दी प्रस्ताव स्वीकृत गरिने छ। प्रस्ताव खोलिने दिन सरकारी विदा परेमा कार्यालय खुलेको दिन सोही समयमा प्रस्ताव खोलिनेछ।
- शिलबन्दी प्रस्ताव स्वीकृत भएको प्रस्तावदाताले आफुले कबोल गरेको रकमले हुन आउने तोकिएको अवधिको कुल रकमलाई दामासाहिले हिसाब गरी वार्षिक हुन आउने रकम अग्रिम बुझाउनु पर्ने छ।
- माथि उल्लेख गरिएको कुराहरु बाहेक अन्य शर्त तथा कुराहरु प्रचलित ऐन नियममा तोकिए बमोजिम हुने छ।
- नेपाल सरकार तथा स्थानिय तहको पेशकी फछ्यौट नगरेको तिर्न बाँकी रहेको व्यक्ति, फर्म वा कम्पनीको प्रस्ताव स्वीकृत गरिने छैन।
- शिलबन्दी प्रस्ताव सम्बन्धमा थप कुराहरु बुझ्नु पर्ने भएमा कार्यालय समय भित्र यस गाउँपालिकामा सम्पर्क राखी बुझ्न सकिने छ।
- कुनै कारणबाट शिलबन्दी प्रस्ताव खोल्ने मिति र समयमा शिलबन्दी प्रस्ताव खोल्न सकिएन भने त्यसको भोलि पल्ट कार्यालय समयमा शिलबन्दी प्रस्ताव तथा प्रतिनिधीहरुको रोहवरमा खोलिने छ। निजको अनुपस्थितिमा पनि प्रस्ताव खोल्न बाधा पर्ने छैन।
- शिलबन्दी प्रस्ताव दाताले जुन प्रस्तावका लागि शिलबन्दी प्रस्ताव पेश गर्न चाहेको हो सोको सम्बन्धित कोठामा आफुले कबोल गर्ने अंक उल्लेख गर्नु पर्ने छ।
- शिलबन्दी प्रस्ताव सम्बन्धमा सम्पूर्ण अधिकार गाउँपालिकाको कार्यालयमा निहित रहने छ।

प्रमुख प्रशासकीय अधिकृत